

अनुगमन/भ्रमण प्रतिवेदन

अनुगमनकर्ता: केशव अधिकारी, वरिष्ठ बागवानी विकास अधिकृत
रबिन्द्रकाजी थापा, कृषि अधिकृत

अनुगमन गरिएको आयोजनाहरू: Integrated Approach for Commercial Goat Production (आयोजना नं. ११३९)

आयोजना संचालन गर्ने संस्था: सुनकोशी कृषि फार्म प्रा.लि., थुमपाखर-२, सिन्धुपाल्चोक

अनुगमन गरिएको स्थान: सिन्धुपाल्चोक जिल्लाको थुमपाखर, फुल्पिडडाँडा र पांग्रेटार गा.वि.स.हरू

अनुगमन अवधि: २०७२/१०/२१ देखि २०७२/१०/२७ सम्म

अनुगमनमा सहभागी संस्थाका व्यक्तिहरू: Resham Bahadur Bohara, Local Contact person of SunKoshi Agriculture Farm Pvt. Ltd

अनुगमनका क्रममा भए गरेका क्रियाकलापहरू:

- सिन्धुपाल्चोक जिल्लाको थुमपाखर, फुल्पिडडाँडा र पांग्रेटार गा.वि.स.हरूका स्थानीय कृषक समुदायसँग आयोजनाको बारेमा अन्तरक्रिया गरियो ।
- सुनकोशी कृषि फार्म प्रा.लि.ले थुमपाखर गा.वि.स. वडा नं. २, धुसिनीमा संचालन गरिरहेको बाखा फार्म अवलोकन निरीक्षण गरियो ।
- सुनकोशी कृषि फार्म प्रा.लि.का स्थानीय सम्पर्क व्यक्ति श्री रेशम बहादुर बोहरासँग फार्म एवं आयोजनाको गतिविधि सम्बन्धमा जानकारी लिईयो ।

आयोजनाको उपलब्धी एवं तत्कालिन प्रभावहरू

- आयोजना संचालनको प्रारम्भिक चरणमा रहेको हुँदा उपलब्धीहरू प्राप्त हुने समय नभएको ।

अनुगमनको क्रममा देखिएका मुख्य कमजोरीहरू/समस्याहरू

- आयोजना स्वीकृत भएको करीब १ वर्ष भैसके तापनि वैशाख १२ गतेको विनाशकारी भुकम्प पश्चात् केही समय आयोजनाको कार्यक्रम संचालन गर्ने अवस्था नरहेको हुँदा सम्बन्धीत संस्थाको अनुरोधमा आयोजनाको क्रियाकलापहरू ३ वर्षमा नबढ्ने गरि NARDF बाट ६ महिना पछि सार्ने स्वीकृती प्रदान गरिएको । तथापि हालसम्म आयोजनाको कुनै पनि क्रियाकलापहरू संचालन भएको नदेखिएको ।
- आयोजना स्थलमा स्वीकृत आयोजना प्रस्ताव अनुसार आयोजनाको विवरण सम्बन्धी Hoarding Board राखेको पाईएन ।
- आयोजना सम्बन्धी विवरणहरूको अभिलेख अद्यावधिक गरी राखेको पाईएन साथै संस्था रहेको स्थानमा संस्थाको कार्यालय समेत नभएको ।
- स्थानीय समुदायहरूसँग अन्तरक्रियाको क्रममा आयोजनाको बारेमा स्थानीय तहमा यथार्थ जानकारी नभएको देखियो ।
- आयोजना कार्यान्वयनको प्रारम्भिक चरणमा समूह गठनको कार्य भैरहेको जानकारी प्राप्त भएतापनि स्थानीय समुदाय सो सम्बन्धमा अनभिज्ञ देखिएको ।

अनुगमनको क्रममा दिईएको सुझावहरू

- आयोजना स्वीकृत भएको १ वर्ष अवधि हुन लागिसकेको हुँदा आयोजनाको कार्य तत्काल अगाडि बढाउन पर्ने ।
- आयोजनाको बारेमा सर्वसाधारणलाई जानकारी दिन NARDF को निर्धारित फर्मेट अनुसार Hoarding board तत्काल राख्नु पर्ने ।
- सेवान्नाहीहरूको समूह गठन गर्दा पारदर्शिता अपनाई वास्तविक कृषकलाई छुटाउन नहुने ।
- आयोजना सम्बन्धी कागजात एवं अभिलेखहरूको एक प्रति संस्थाको कार्यालय स्थापना गरि सो स्थानमा अनिवार्य रूपमा राख्नु पर्ने ।

निष्कर्ष

- विनाशकारी भुकम्पको कारणले आयोजना कार्यान्वयनमा केही समस्या देखिएतापनि हाल अवस्था केही हदसम्म सामान्य भैसकेको हुँदा निर्धारित समयमा लक्ष्य हासिल गर्न द्रुत गतिमा आयोजनाको क्रियाकलापहरु संचालन गर्नु पर्ने देखिन्छ ।
- आयोजना संचालन सम्बन्धमा सम्बन्धीत संस्थाले हालसम्म जिम्मेवारपूर्वक कार्य गरेको नदेखिएको हुँदा तत्काल स्वीकृत आयोजना प्रस्ताव अनुसार कार्य अगाडी नबढाएमा बाँकी रहेको २ वर्ष अवधिमा लक्षित उपलब्धी हासिल हुन नसक्ने हुँदा आयोजनाको निरन्तरता सम्बन्धमा नै पुनर्विचार गर्नु पर्ने हुन सक्छ ।

अनुगमनकर्ता

केशव अधिकारी
रविन्द्रकाजी थापा

बोधार्थ:

श्री भिष्मकान्त घिमिरे, कृषि अधिकृत, NARDF,

डेक्स अफिसर आयोजना नं. ११३९ ।

श्री सुनकोशी कृषि फार्म प्रा.लि., थुम्पाखर गा.वि.स. २, धुसिनी, सिन्धुपाल्चोक ।

